

"मेरो मुख्य प्राथमिकता भनेको विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्नु हो ।"  
अभिवादन छ, DeKalb County School District,

हामीले शैक्षिक वर्ष 2020-21 को तयारी गरिरहँदा यो हप्ता अर्को लाभदायी हप्ताको रूपमा बित्यो ।

तपाईंहरू मध्ये धेरैलाई थाहा छ, प्रशासनका कर्मचारी र मैले जुलाई 13 को शिक्षा समितिको बैठकका दौडान DeKalb County School District's (DCSD) को विद्यालय पुनः सुचारु गर्ने योजना प्रस्तुत गरेका थियौं । बैठकका दौडान, समिति अगस्त 17 बाट शैक्षिक वर्ष सुरु गर्न र कोभिड-19 को संक्रमण धेरै फैलिएको वर्तमान अवस्थाका कारण दूर शिक्षा/रिमोट लर्निङ पद्धति प्रयोग गरेर विद्यालयहरू खोल्न सहमत भएको थियो ।

डिस्ट्रिक्टको योजनमा Georgia Department of Public Health, DeKalb County Board of Health, Centers for Disease Control and Prevention (CDC) तथा Georgia Department of Education (GaDOE) सहितका हाम्रा विभिन्न साझेदारहरूले जारी गरेको निर्देशिका सामेल गरिएको थियो । सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने सर्वेक्षण मार्फत परिवारहरू, विद्यार्थीहरू तथा कर्मचारीहरूबाट 39,574 प्रतिक्रियाहरू प्राप्त गरियो । यी प्रतिक्रियाहरूलाई मध्यनजर गर्दै यो योजना बनाइएको छ ।

हाम्रो क्षेत्रमा अहिले संक्रमण धेरै फैलिएको छ । यस अवस्थामा, अनलाइन शिक्षा सबैभन्दा राम्रो रोजाइ हुन्छ र तर यो कुरा महिनै पिच्छे मूल्याङ्कन गरिन्छ । विद्यार्थीहरूको उपलब्धिका सम्बन्धमा उच्च अपेक्षाहरू कायम गर्दै र अध्यापन र सिकाइको रमाइलो वातावरण बनाउँदै हामीले हाम्रा विद्यार्थी तथा कर्मचारीहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं ।

जुलाई 15 को Atlanta Journal-Constitution को सामुदायिक संवादसम्बन्धी सुपरिन्टेन्डेन्टसँगको भर्चुअल गोलमेच सम्मेलनका दौडान हाम्रो टोलीको योजना र उत्कृष्ट कामको बारेमा छलफल गर्ने अवसर पाउँदा म खुसी भए । फेसबुक र यूट्यूबमा यो कार्यक्रमको भिडियो हेरेका र यसमा प्रतिक्रिया दिएका सबै व्यक्तिलाई म धन्यवाद दिन्छु । DCSD लाई प्रतिनिधित्व गर्न पाउँदा मैले गौरवान्वित महसुस गरे !

साथै हो हप्ता स्थलगत भ्रमणको दिनमा, मैले क्षेत्र III मा रहेका उत्कृष्ट विद्यालयहरूको भ्रमण गरे । विद्यालयहरूको भ्रमण गरिसकेपछि र शिक्षकहरूसँग भेट गरिसकेपछि, म परिवारहरूसँगको उनीहरूको मजबुत साझेदारी देखेर प्रसन्न भएको छु ! यी मजबुत साझेदारीहरूले हामी एक भयौं भने राम्रो नतिजा निस्कन्छ भन्ने कुरा प्रमाणित गर्छन् ।

परिवार, विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गर्ने समय मिलाउनु भएकोमा क्षेत्रीय सुपरिन्टेन्डेन्ट डा. Sean Tarrt लाई धन्यवाद छ । उहाँहरूले सबैले उत्कृष्ट सुझावहरू प्रदान गर्नुभयो जसले हामीलाई विद्यालय फर्किने योजना र पुनः प्रवेशको योजनाको निर्णय लिन सहयोग गर्नेछ ।

अन्त्यमा, मैले जुलाई 16 मा William Bradley Bryant Center र Online Registration Center को भ्रमण गर्ने अवसर पनि प्राप्त गरेको थिए। हाम्रो सूचना प्रविधि विभागको बारेमा थप जानकारी लिन मुख्य सञ्चार अधिकृत Monika Davis को साथमा मैले सेन्टरको भ्रमण गरे। IT ले हाम्रा विद्यार्थी तथा कर्मचारीहरूले गुणस्तरीय प्रविधिको पहुँच मार्फत शैक्षिक अपेक्षाहरू कायम राख्छन् भनेर सुनिश्चित गरिरहेका छन्। म IT को यो काम देखेर प्रसन्न भए।

म हाम्रा परिवारहरूका लागि अनलाइन रजिस्ट्रेशन र ग्राहक सेवा सशक्त बनाउने अनलाइन रजिस्ट्रेशन/रेकर्ड मेनेजर Petra Boerner, Monika Davis र डा. Vasanne Tinsley, विद्यार्थी समर्थन र हस्तक्षेपका सहायक सुपरिन्टेन्डेन्टको संयुक्त प्रयासका लागि निकै आभारी छु। मिलेर गरेको काम पूर्ण हुन्छ!

मैले आशा गरेकी छु कि विद्यालय वर्ष 2020-21 को तयारी गर्दै गर्दा अन्य धेरै उत्कृष्ट कर्मचारीहरू र समुदायका सदस्यहरूसँग मेरो भेट हुनेछ। सप्ताहन्त सुखद रहोस् र सुरक्षित रहनुहोस्!

भवदीय,

Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट